



निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड

Nirdhan Utthan Laghubitta Bittiya Sanstha Limited

“नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त संस्था”
Naxal, Kathmandu, Nepal, Phone No.: 01-4513711, Email: info@nirdhan.com.np

UNAUDITED FINANCIAL RESULTS (Quarterly)

As at the end of First Quarter (2078-06-31) of the fiscal year 2078/079 (2021/2022)

Rs. In '000'

S. N.	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
1	Total Capital and Liabilities (1.1 to 1.7)	28,902,436	28,265,565	24,870,667
1.1	Paid up Capital	1,695,000	1,695,000	1,500,000
1.2	Reserve and Surplus	3,610,597	2,801,046	2,274,262
1.3	Debtenture and Bond	-	-	-
1.4	Borrowings	5,956,518	6,329,588	6,050,737
1.5	Deposits (a + b)	16,454,372	15,819,201	14,000,797
	a. Member	14,885,760	14,313,930	12,495,230
	b. Public	1,568,612	1,505,271	1,505,567
1.6	Income Tax Liabilities	86,545	393,932	-
1.7	Other Liabilities	1,099,404	1,226,798	1,044,871
2	Total Assets (2.1 to 2.7)	28,902,436	28,265,565	24,870,667
2.1	Cash and Bank Balance	499,839	515,519	824,805
2.2	Money at Call and Short Notice	458,507	543,768	1,594,036
2.3	Investments	1,357,779	1,826,441	550,466
2.4	Loans and Advances	25,284,683	24,077,563	20,433,447
2.5	Fixed Assets	153,522	175,405	184,110
2.6	Non Banking Assets	-	-	-
2.7	Other Assets	1,148,106	1,126,869	1,283,803
3	Profit and Loss Account	Upto This Quarter	Upto Previous Quarter	Upto Corresponding Previous Year Quarter
3.1	Interest Income	913,909	3,509,084	772,047
3.2	Interest Expenses	399,430	1,365,744	333,788
	A. Net Interest Income (3.1 - 3.2)	514,478	2,143,340	438,259
3.3	Fees, Commission and Discount	7,870	32,879	2,193
3.4	Other Operating Income	117,005	464,743	66,376
3.5	Foreign Exchange Gain/Loss (Net)	-	-	-
	B. Total Operating Income (A+3.3+3.4+3.5)	639,354	2,640,962	506,828
3.6	Staff Expenses	219,687	806,208	180,740
3.7	Other Operating Expenses	26,967	128,966	69,061
	C. Operating Profit Before Provision (B-3.6-3.7)	392,700	1,705,788	257,027
3.8	Provision for Possible Losses	205,839	4,509,613	536,316
	D. Operating Profit (C - 3.8)	186,862	(2,803,825)	(279,289)
3.9	Non Operating Income/ Expenses (Net)	2,069	(73)	-
3.10	Write Back of Provision for Possible Loss	131,605	4,262,323	-
	E. Profit from Regular Activities (D+3.9+3.10)	320,536	1,458,425	(279,289)
3.11	Extraordinary Income/ Expenses (Net)	-	580	-
	F. Profit before Bonus and Taxes (E+3.11)	320,536	1,459,005	(279,289)
3.12	Provision for Staff Bonus	32,054	145,901	-
3.13	Provision for Tax	86,545	393,931	-
	G. Net Profit/ Loss (F - 3.12 - 3.13)	201,938	919,173	(279,289)
4	Ratios	At the End of This Quarter	At the End of Previous Quarter	At the End of Corresponding Previous Year Quarter
4.1	Capital Fund to RWA	15.87%	13.18%	11.09%
4.2	Non Performing Loan (NPL) To Total Loan	3.59%	4.11%	12.89%
4.3	Total Loan Loss Provision to Total NPL	126%	116%	53%
4.4	Cost of Funds	7.29%	6.74%	6.62%
4.5	Credit to Deposit Ratio	154%	152%	146%

Note: 1. The above figures are subject to change upon otherwise instructions from Statutory Auditors & Supervising Authority.
2. Figures have been regrouped/rearranged wherever necessary.

ब्याजदर	
निक्षेपमा: वार्षिक ६% देखि ९% सम्म	कर्जामा: वार्षिक १०% देखि १५% सम्म

सितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १८ (नियम २६ को उपनियम (१) सँग सम्बन्धित)

आ.व. २०७८/०७९ को प्रथम त्रैमासिक अवधिको विवरण

१. वित्तीय विवरण :

- क) यस त्रैमासिक अवधिको वासलात, नाफा-नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ ।
ख) प्रमुख वित्तीय अनुपातहरू

प्रति शेयर आम्दानी	मूल्य आम्दानी अनुपात	प्रति शेयर नेटवर्थ	प्रति शेयर कूल सम्पत्तिको मूल्य	तरलता अनुपात
४७.६५	३१.३७	३१३.०१	१७०५.१६	९.१५%

२. व्यवस्थापकीय विश्लेषण :

- क) त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण : आ.व. २०७८/०७९ को प्रथम त्रैमासिक अवधिमा यस संस्थाको मौज्दात, आम्दानी, तरलता, कर्जा लगानी र बचत परिचालनमा महामारीको अवस्थामा पनि व्यवस्थापनले आँकलन गरे अनुसारकै नतिजा प्राप्त भएको छ ।

- ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण : यस वित्तीय संस्थाले देशका ७७ वटै जिल्लामा १८१ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले नयाँ कार्यक्रम विस्तार गर्दा लघुवित्त सेवाको पहुँच नपुगेका दुर्गम स्थानियतहलाई प्राथमिकतामा राखिएको छ । यस त्रैमासिको अन्त सम्ममा यस संस्थाले कूल ३,८३,३४५ विपन्न घरघुरीमा लघुवित्त सेवा प्रदान गरेको छ ।

संस्थाले आफ्ना ग्राहक सदस्यहरूको उद्यमशीलता विकास गर्न, व्यवसाय विस्तार गर्न तथा क्षमता अभिवृद्धि गर्न प्रखर विशेषज्ञहरूबाट व्यवसायिक साक्षरता तथा सिप विकास तालिम प्रदान गर्ने कार्य प्राथमिकतामा राखिएको छ, यस अवधिमा माहामारीको निरन्तर अवरोधका कारण योजना अनुरूप हुन सकेको छैन । कर्मचारीको क्षमतामा अभिवृद्धि गरी कार्यकुशलतामा अभिवृद्धि गर्न, उत्पादकत्व बृद्धि गर्न, तथा कार्यक्रम लाई थप प्रभावकारी रूपमा संचालन गर्न कर्मचारीलाई आवश्यक तालिम तथा अन्तरक्रियामा संलग्न गराई कार्यक्रमलाई थप प्रभावकारी र गुणस्तरीय गराउन जोड दिईएको छ । सेवाग्राहीको समय सापेक्ष चाहना र आवश्यकता अनुसार सेवालाई परिस्कृत गरि थप ग्राहकमैत्री हुन व्यवस्थापन प्रतिवद्ध छ ।

- ग) विगतको अनुभवबाट संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण : यस अवधिमा माहामारीले व्यवसायमा पारेको असरका बावजुत बचत संकलन तथा नाफामा सन्तोषजनक वृद्धि भएको छ । लघुवित्त संस्थाहरूमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले कर्जाको दोहोरपना हुन गई ग्राहकको क्षमता भन्दा बढी कर्जा लगानी हुने सम्भावना र यसको सदुपयोगितामा हुने समस्याको कारणले संस्थालाई असर पर्ने देखिन्छ साथै हाल देखिएको तरलता संकटले कार्यक्रमको विस्तारमा समस्या तथा प्रभाव पर्ने आँकलन गरिएको छ । तथापी विगतको अनुभव तथा संस्थाको कुशल कार्यनीतिका कारण गम्भीर समस्या व्यहोर्नु परेको छैन ।

३. कानुनी कारवाही सम्बन्धी विवरण:

- क) यस अवधीमा संस्थाले कसैको विरुद्धमा कुनै मुद्दा दायर गरेको छैन र संस्थाको विरुद्धमा मुद्दा दायर भएको कुनै सुचना प्राप्त भएको छैन ।
ख) संस्थाका संस्थापक वा संचालकले संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौज्दारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।
ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।

४. संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विश्लेषण:

- क) दोश्रो बजारमा हुने शेयर सम्बन्धी कारोबारका लागि संस्थाले नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर सूचीकृत भई सन्तोषजनक कारोवार भईरहेको छ ।
ख) नेपाल स्टक एक्सचेन्ज लिमिटेडको वेबसाइट अनुसार गत त्रैमासिक अवधिमा यस संस्थाको शेयरको कारोवार निम्नानुसारले भएको देखिन्छ ।

अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य	कारोबार दिन	कारोबार संख्या
१,८९५	१,३७५	१,४९५	५७	२७,५०८

५. समस्या तथा चुनौती :

माहामारीले समग्र अर्थतन्त्र नै प्रभावित परेको र त्यसमा पनि लघुवित्त क्षेत्रमा दिर्घकाल सम्म बृहत तथा गहिरो प्रभाव पर्ने देखिन्छ साथै संचालन लागत बृद्धि भै मुनाफामा असर पर्ने देखिन्छ । हाल वित्तीय बजारमा देखिएको तरलता अभाव तथा ब्याजदरमा आएको बृद्धिले कार्यक्रम विस्तारमा प्रतिकुल प्रभाव पर्ने देखिन्छ । लघुवित्त संस्थाहरूमा सदस्यहरूको दोहोरापनाबाट कर्जा सदुपयोगितामा हुने समस्या विद्यमान रहेको छ ।

६. संस्थागत सुशासन :

संस्थागत सुशासन कायम गर्न यो वित्तीय संस्था सदैव प्रतिवद्ध रहेको छ । यस संस्थाले नेपाल राष्ट्र बैंकबाट जारी संस्थागत सुशासन लगायतका निर्देशनहरू पालना गर्नुको साथै प्रचलित ऐनहरू तथा कानुनहरूको परिपालना गरिएको छ । संस्थाको प्रबन्धपत्र, नियमावली, कर्मचारी सेवा विनियमावली, आर्थिक प्रशासन विनियमावली, वित्तीय सेवा निर्देशिका, आन्तरिक लेखापरीक्षण निर्देशिका, व्यवस्थापन सूचना प्रणाली नीति, सम्पत्ति दायित्व व्यवस्थापन नीति, लगानी नीति लगायतका नीति, नियम, निर्देशिकाहरू बनाई पालना गरिएको छ । त्यसै गरी लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति र सम्पत्ती शुद्धिकरण अनुगमन समिति गठन गरी कार्यान्वयनमा ल्याइएको छ ।

७. सत्य, तथ्यता सम्बन्धमा प्रमुख कार्यकारी अधिकृतको उद्घोषण :

आजका भिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म संस्थाको तर्फबाट उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।